

योगदानकर्ता सापटी निर्देशिका, २०७९

स्वीकृत मिति: २०७९/०३/३१

पहिलो संशोधन मिति: २०८१/०८/०२

प्रस्तावना: योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को व्यवस्था बमोजिम योगदानकर्तालाई सापटी दिने सम्बन्धी व्यवस्थालाई स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकोले,

सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ७० को उपदफा (२) बमोजिम सामाजिक सुरक्षा कोषले यो निर्देशिका बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस निर्देशिकाको नाम “योगदानकर्ता सापटी निर्देशिका, २०७९” रहेको छ ।
(२) यो निर्देशिका मन्त्रालयले स्वीकृत गरेको मितिबाट प्रारम्भ हुनेछ ।
२. **परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
 - (क) “आधारभूत पारिश्रमिक” भन्नाले योगदानकर्ताको सामाजिक सुरक्षा कोषमा रकम कट्टी गर्दा कायम गरिएको सम्बन्धित पद वा तहको मासिक आधारभूत तलवमान सम्झनु पर्छ ।
 - (ख) “एकाघरको सदस्य” भन्नाले योगदानकर्ताको सगोलको बाबु, आमा, पति, पत्नी, छोरा, अविवाहिता छोरी सम्झनु पर्छ र सो शब्दले विवाहिता महिलाको हकमा सगोलको सासु ससुरालाई समेत जनाउँछ ।
 - (ग) “ऐन” भन्नाले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ सम्झनु पर्छ ।
 - (घ) “निवेदक” भन्नाले यस निर्देशिका बमोजिम योगदानकर्ता सापटीका लागि कोषमा आवेदन गर्ने योगदानकर्ता सम्झनु पर्छ ।
 - (ङ) “मूल्याङ्कनकर्ता” भन्नाले धितो मूल्याङ्कन गर्ने प्रयोजनको लागि कोषको कार्यालयमा सूचिकृत व्यक्ति, फर्म वा कम्पनी सम्झनु पर्छ र सो शब्दले कोषको कार्यकारी निर्देशकले तोकेको कोषको कर्मचारीलाई समेत जनाउँछ ।
 - (च) “योगदानकर्ता” भन्नाले कोषमा नियमित योगदान रकम जम्मा गर्ने श्रमिक वा कर्मचारी सम्झनु पर्छ ।
 - (छ) “लगानी कार्यविधि” भन्नाले सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि, २०७७ सम्झनु पर्छ ।
 - (ज) “योगदानकर्ता सापटी” भन्नाले लगानी कार्यविधि बमोजिम योगदानकर्तालाई प्रदान गरिने योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी सम्झनु पर्छ ।

परिच्छेद-२

योगदानकर्ता घर सापटी

३. योगदानकर्ता घर सापटी प्रदान गर्न सकिने: (१) लगानी कार्यविधिको दफा ९ बमोजिम कोषले योगदानकर्तालाई देहायको प्रयोजनको लागि घर सापटी प्रदान गर्न सक्नेछः-

- (क) नयाँ घर निर्माण,
- (ख) आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न,
- (ग) संयुक्त आवासमा यूनिट खरिद गर्न र
- (घ) घर खरिद गर्न,

(२) उपदफा (१) बमोजिम घर सापटी प्रदान गर्दा कम्तीमा छत्तीस महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई प्रदान गरिनेछ ।

४. घर सापटीको अधिकतम सीमा: (१) घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी देहायको रकम मध्ये जुन कम हुन्छ सो रकम सम्म प्रदान गर्ने गरी स्वीकृत गरिनेछः-

- (क) पचहत्तर लाख रुपैयाँ,
- (ख) योगदानकर्ताको पन्ध्र वर्षको तलब,
- (ग) योगदानकर्ता साठी वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै योगदानकर्ताले सापटी स्वीकृत भएको दुईवर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा घर सापटीको अधिकतम सीमा कायम गरिनेछ ।

(३) पति र पत्नी दुवैजना योगदानकर्ता भएमा एउटै धितोबाट दुईजनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुवैजनाको तलवमानको आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिनेछ ।

तर यसरी अलग अलग सापटी प्रदान गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकम भन्दा बढी प्रदान गरिने छैन ।

५. घर सापटी भुक्तानी: (१) घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिनेछ ।

(२) उपदफा (१) बमोजिम पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा पच्चीस प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणको आधारमा कायम गरिनेछ ।

तर घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ ।

६. घर सापटी प्रदान नगरिने: (१) दफा ३ को उपदफा (२) बमोजिमको शर्त वा अवस्था पूरा नभएका वा शैक्षिक सापटी लिई सो सापटीको व्याज नियमित रुपमा चुक्ता नगर्ने योगदानकर्तालाई घर सापटी प्रदान गरिने छैन ।

(२) घर मर्मत सापटी लिएका योगदानकर्ताले सो सापटी चुक्ता गरि सकेपछि मात्र निजलाई थप घर सापटी प्रदान गर्न सकिनेछ ।

७. घर सापटी चुक्ता गर्नु पर्ने अवधि: योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी दफा २६ बमोजिमको सहूलियत अवधि सहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा बीस वर्ष भित्र सापटी चुक्ता गर्नु पर्नेछ ।

तर योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको छ वर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नु पर्नेछ ।

८. पुनः घर सापटी प्रदान गर्न सकिने: (१) योगदानकर्ताले लिएको घर सापटी चुक्ता गरेमा पुनः घर सापटी दिन सकिनेछ ।

(२) उपदफा (१) बमोजिम पुनः सापटी प्रदान गर्दा यस निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

तर साविकमा लिएको घर सापटीको धितो फुकुवा भैसकेको रहेनछ भने सोही धितोको दृष्टिबन्धक रजिस्ट्रेशन कायम गरी सोको मूल्याङ्कनले खामेसम्मको रकम गरी पुनः घर सापटी प्रदान गर्न सकिनेछ ।

परिच्छेद-३

योगदानकर्ता शैक्षिक सापटी

९. योगदानकर्ता शैक्षिक सापटी प्रदान गर्न सकिने: कोषमा कम्तीमा छत्तीस महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनको लागि शैक्षिक सापटी प्रदान गर्न सकिनेछ ।

१०. शैक्षिक सापटीको अधिकतम सीमा: (१) शैक्षिक सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी देहायको रकम मध्ये जुन कम हुन्छ सो रकमसम्म प्रदान गर्ने गरी स्वीकृत गरिनेछः-

(क) पैंतीस लाख रुपैयाँ,

(ख) सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिम अध्ययनको लागि शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा देहायको खर्चलाई समावेश गरिनेछः-

- (क) भर्ना शुल्क,
- (ख) मासिक शुल्क,
- (ग) परीक्षा शुल्क,
- (घ) सम्बन्धित शिक्षण संस्थाको होस्टेल खर्च वा आवास खर्च
- (ङ) सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क,
- (च) सम्बन्धित शिक्षण संस्थाले सिफारिश गरे बमोजिमको शैक्षिक सामग्री खर्च,
- (छ) ट्राभल तथा बीमा खर्च ।

(३) यस परिच्छेद बमोजिम शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता आफू, निजको पति वा पत्नी, छोरा, छोरी मध्ये बढीमा दुई जनासम्मलाई धितो मूल्याङ्कनले खाम्ने र उपदफा (१) बमोजिमको अधिकतम सीमामा ननाघ्ने गरी एउटै धितोमा एकै पटक वा फरक फरक समयमा प्रदान गर्न सकिनेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै योगदानकर्ताले सापटी स्वीकृत भएको दुईवर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा शैक्षिक सापटीको अधिकतम सीमा कायम गरिनेछ ।

११. शैक्षिक सापटी भुक्तानी: (१) शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ताको माग बमोजिम एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिनेछ ।

(२) योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः शैक्षिक सापटी प्रदान गर्न सकिनेछ । यसरी पुनः सापटी प्रदान गर्दा यस निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

१२. शैक्षिक सापटी चुक्ता गर्नु पर्ने अवधि: योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी दफा २६ बमोजिमको सहूलियत अवधि सहित शैक्षिक सापटीको पहिलो किस्ता लिएको बढीमा पन्ध्र वर्ष भित्र सापटी चुक्ता गर्नु पर्नेछ ।

तर योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको छ वर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नु पर्नेछ ।

१३. शैक्षिक सापटी प्रदान नगरिने: दफा ९ बमोजिमको शर्त वा अवस्था पूरा नभएका वा घर सापटी लिई सो सापटीको व्याज नियमित रुपमा चुक्ता नगरेका योगदानकर्तालाई शैक्षिक सापटी प्रदान गरिने छैन ।

परिच्छेद-४

सामाजिक कार्य सापटी

१४. सामाजिक कार्य सापटी प्रदान गर्न सकिने: (१) योगदानकर्ता आफू वा एकाघर / सगोलको परिवारको सदस्यको सामाजिक कार्यको लागि अन्य कोषबाट लिएको सामाजिक कार्य सापटी स्वाप गरी कोषबाट सामाजिक कार्य सापटी प्रदान गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम सामाजिक कार्य सापटी स्वाप गर्दा त्यसरी सापटी लिँदा राखेको धितोलाई नै कायम गर्न सकिनेछ ।

परिच्छेद-५

योगदानकर्ता विशेष सापटी

१५. योगदानकर्ता विशेष सापटी प्रदान गर्न सकिने: (१) कोषमा कम्तीमा छत्तीस महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवाअवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवावधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम असी प्रतिशत रकमसम्म प्रदान गर्न सकिनेछ ।

(२) विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भए पछि उपदफा (१) बमोजिमको सीमा भित्र रही पुनः विशेष सापटी प्रदान गर्न सकिनेछ ।

तर साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुनः विशेष सापटी प्रदान गर्न सकिनेछ ।

१६. विशेष सापटी चुक्ता: दफा १५ बमोजिम लिएको विशेष सापटी योगदानकर्ताले मासिक तलवबाट कट्टी गरी वा कोषले तोकेको बैङ्क खातामा पटक पटक वा एकै पटक जम्मा गरी चुक्ता गर्न सक्नेछ ।

१७. अनलाईन प्रणालीको व्यवस्था गर्न सकिने: कोषबाट प्रदान गरिने विशेष सापटी माग गर्ने तथा भुक्तानी गर्ने सम्बन्धमा कोषले अनलाईन प्रणालीको व्यवस्था मिलाउन सक्नेछ ।

परिच्छेद-६

सापटीको प्रक्रिया

१८. सापटी माग फाराम र आवश्यक कागजात : कोषबाट सापटी लिन चाहने योगदानकर्ताले अनुसूची -१ बमोजिमको सापटी माग फारामको विवरण भरी आफू कार्यरत कार्यालयको सिफारिस साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नु पर्नेछ ।

१९. आवश्यक कागजात पेश गर्नु पर्ने: (१) दफा १८ बमोजिम पेश गरिने सापटी माग फारामका साथ देहाय बमोजिमका कागजातहरू समेत योगदानकर्ता आफैँले प्रमाणित गरी सलग्न गर्नु पर्नेछः-

(क) निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि,

(ख) धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने),

(ग) घर जग्गा प्राप्तिको स्वामित्व सम्बन्धी लिखत (राजीनामा, अंशवण्डा, वकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि,

तर नामसारीको हकमा जग्गाधनी पूजामा नामसारी भएको व्यहोरा जनाइएको हुनु पर्ने ।

- (घ) धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति,
- (ङ) धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि,
- (च) चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि,
- (छ) धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा निजहरु बिचको नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि,
- (ज) घर खरिद गर्दा खरिदकर्ता र बिक्रिकर्ताबीच हुने सम्झौता,
- (झ) सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र,
- (ञ) सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र,
- (ट) घर र जग्गा दुबै धितो राख्नु परेमा घर निर्माण सम्पन्न प्रमाणपत्र,
तर जग्गाको मुल्याङ्कनले मात्रै सापटी रकमलाइ खाम्ने भएमा जग्गाको मुल्याङ्कनबाट मात्र पनि सापटी गर्न सकिनेछ ।
- (ठ) धितो राखिने घरको सम्पति विमाका कागजातहरु
- (ड) कोषले आवश्यक ठानेका अन्य थप कागजातहरु ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष सापटीको लागि सापटी माग फाराम पेश गर्दा सो उपदफाको खण्ड (क) बमोजिमको कागजात मात्र पेश गरे पुग्नेछ ।
- (३) शैक्षिक सापटी लिने योगदानकर्ताले उपदफा (१) मा उल्लिखित कागजातका अतिरिक्त देहाय बमोजिमका कागजातहरु समेत पेश गर्नु पर्नेछः-
- (क) अध्ययन गर्ने विद्यार्थीको एस.एल.सी., एस.ई.ई. र सो भन्दा माथिको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपि,
- (ख) विद्यार्थीको नागरिकताको प्रतिलिपि,
- (ग) सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको तथा अध्ययन अवधि र खर्चको विवरण खुलेको आधिकारिक पत्र,
- (घ) निवेदक, अध्ययन गर्ने विद्यार्थी र धितो जमानी दिने बीचको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि,
- (ङ) भिषा अनिवार्य नभएका देशहरुमा बाहेक अन्य विदेशी मुलुकमा अध्ययन गर्ने भएमा विद्यार्थीको पासपोर्ट र भिसा लागेको कागजातको प्रतिलिपि,

(च) निवेदकको पति वा पत्नी बाहेक एकाघरको अन्य सदस्यको नामको धितो लिनुपर्दा पारिवारिक मन्जुरीनामा ।

२०. **सापटी माग फाराम दर्ता गर्ने:** दफा १९ बमोजिमका कागजात सहित दफा १८ बमोजिमको सापटी माग फाराम पेश हुन आएमा कानून बमोजिम भए नभएको हेरी कोषको सापटी शाखाका सम्बन्धित अधिकृतले प्रमाणित गरेपछि दर्ता गर्नु पर्नेछ ।
२१. **सापटी विश्लेषण :** (१) विशेष सापटी बाहेक अन्य सापटीको हकमा सापटी माग फाराममा निवेदकले पेश गरेको विवरणको आधारमा अनुसूची-२ बमोजिम सापटी चुक्ता गर्न सक्ने क्षमताको विश्लेषण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सापटी विश्लेषण गरी सापटी शाखाले दफा ३१ बमोजिम धितो मूल्याङ्कन गर्ने प्रयोजनको लागि धितो मूल्याङ्कनकर्तालाई त्यस सम्बन्धी विवरण तथा कागजात उपलब्ध गराउनु पर्नेछ ।
तर विशेष सापटीको हकमा आवश्यक निर्णयको लागि सम्बन्धित महाशाखा प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
२२. **कानूनी राय सुझाव लिन सकिने:** सापटीको लागि दफा १८ बमोजिम पेश भएको माग फाराम तथा दफा १९ बमोजिमको कागजातको विषयमा द्विविधा भएमा सम्बन्धित शाखाले अनुसूची-३ बमोजिम कानूनी राय सुझाव लिई प्रक्रिया अघि बढाउन सक्नेछ ।
२३. **सापटी प्रवाह गर्ने मापदण्ड:** (१) कोषले योगदानकर्तालाई योगदानकर्ता कर्जा सापटी प्रवाह गर्दा देहायको मापदण्ड अवलम्बन गर्नु पर्नेछ:-
(क) कर्जा लिने व्यक्ति प्रचलित कानून बमोजिम बैङ्क, वित्तीय संस्था वा सहकारीको कर्जा भुक्तान नगरी कालोसूचीमा परेको हुनुहुने,
तर योगदानकर्ता विशेष सापटीको हकमा यो मापदण्ड लागु हुने छैन।
(ख) कोषको वृद्ध अवस्था सुरक्षा योजनामा योगदान गर्ने व्यक्तिलाई त्यस्तो सापटी प्रवाह गर्दा कम्तीमा तीन वर्ष सम्म लगातार योगदान गरेका योगदानकर्तालाई मात्र सापटी उपलब्ध गराउन सकिने,
तर अन्य कोषबाट कर्जा स्विकार (स्वाप) गरेको अवस्थामा समयको हद लाग्ने छैन ।
(ग) योगदानकर्ता विशेष सापटी बाहेक अन्य कर्जाको हकमा पर्याप्त धितो वा जमानतको आधारमा सापटी प्रवाह गर्नु पर्ने,
(घ) योगदानकर्ता विशेष सापटी बाहेक अन्य सबै प्रकारका सापटीको कुल योग योगदानकर्ताको पन्ध्र वर्षको पारिश्रमिक वा साठी वर्ष उमेर सम्म कार्य अवधि सम्मको पारिश्रमिक वा एक करोड रुपैयाँ मध्ये जुन कम हुन्छ सो रकम भन्दा बढि हुनु नहुने,
(ङ) सापटीका लागी पेश भएको निवेदन साथ कर्जा चुक्ता गर्न सकिने पर्याप्त आधार पेश भएको हुनु पर्ने,

- (च) सापटीको लागि पेश हुने निवेदनका साथ रोजगारदाताले त्यस्तो कर्जाको साँवा र ब्याज भुक्तानीको लागि योगदानकर्ताको पारिश्रमिकबाट नियमित रूपमा रकम कट्टा गरी कोषमा रकम पठाउने लिखित प्रतिबद्धता गरेको पत्र समावेश भएको हुनु पर्ने,
- (छ) योगदानकर्ता विशेष सापटीको हकमा समितिले तोके अनुसारको आधारमा उपलब्ध गराउन सक्नेछ ।

(२) कोषको हित तथा योगदानकर्ताको सुविधालाई दृष्टिगत गर्दै कोषले योगदानकर्ताका लागि सापटीका क्षेत्रहरु पहिचान गरी सापटी कार्यक्रम कार्यान्वयन गर्न सक्नेछ।

२४. **सापटीको सीमा:** (१) योगदानकर्तालाई कोषबाट प्रदान गरिने सापटीको न्यूनतम सीमा दश हजार रुपैयाँ हुनेछ ।

(२) योगदानकर्तालाई यस निर्देशिका बमोजिम घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्रदान गर्दा तीनबटै सापटी रकम वापत एक करोड रुपैयाँमा नबढ्ने गरी देहायको बमोजिम कायम हुने रकम मध्ये जुन कम हुन्छ सो रकम सम्म प्रदान गर्न सकिनेछ:-

(क) योगदानकर्ताको पन्ध्र वर्षको पारिश्रमिक,

(ख) साठी वर्ष उमेर पुग्न वा अनिवार्य अवकाश हुन बाँकी कार्य अवधिसम्म हुने पारिश्रमिक ।

(३) उपदफा (२) बमोजिमको सीमा भित्र रही अन्तिम भुक्तानी अवधि भित्र जति पटक पनि सापटी लिन दिन सकिनेछ ।

(४) योगदानकर्तालाई सापटी प्रदान गर्दा कुल सापटी रकम लगानी कार्यविधिको अनुसूचीमा निर्धारण गरिएको लगानी गर्न पाउने अधिकतम सीमा भन्दा बढी नहुने गरी लगानी गर्नुपर्दछ ।

२५. **सापटीको ब्याजदर :** (१) सापटीको ब्याजदर कोषको सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको व्याजदर कोषको सञ्चालक समितिले समय समयमा पुनरावलोकन गर्न सक्नेछ ।

(३) बार्षिक रूपमा पाकेको ब्याज प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र पनि चुक्ता नगरेमा त्यस्तो ब्याज रकम सापटीको साँवामा समावेश गरी पूँजिकृत गरिनेछ ।

२६. **सहुलियत अवधि :** (१) योगदानकर्ताले सामाजिक कार्य सापटी र घर सापटी लिँदा एक वर्ष सहुलियत अवधि पाउनेछ ।

(२) योगदानकर्ता शैक्षिक सापटीमा अध्ययनका लागि लाग्ने समयका आधारमा दुई वर्षसम्म सहुलियत अवधि दिन सकिनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिमको सहुलियत अवधिमा सापटी लिएको रकमको व्याज नबुझाएमा समेत नियमित भएको मानिनेछ ।

परिच्छेद-७

धितो र सोको मूल्याङ्कन

२७. धितो लिन सकिने सम्पत्ति: (१) यस निर्देशिका बमोजिम विशेष सापटी बाहेक अन्य सापटी प्रवाह गर्दा देहाय बमोजिमको कुनै वा सबै अचल सम्पत्ति योगदानकर्तालाई प्रदान गरिने सापटी रकमको सुरक्षणको लागि कोषले धितोको रूपमा लिन सक्नेछ:-

- (क) योगदानकर्ताको नाममा रहेको घर वा जग्गा,
 - (ख) घर सापटीको हकमा योगदानकर्ताले निर्माण वा खरिद गर्ने घर जग्गा,
 - (ग) योगदानकर्ताको नाममा रहेको घर जग्गाले सापटी लिने रकमको लागि धितो नपुग हुने, त्यस्तो घर जग्गा धितोमा लिन नसकिने भएमा वा योगदानकर्ताको नाममा धितो दिने घर जग्गा नभएमा योगदानकर्ताको एकाघरका सदस्यको नाममा रहेको घर जग्गा ।
- (२) उपदफा (१) बमोजिम धितोमा लिइने सम्पत्ति सम्बन्धित धनीको नाममा प्राप्त भएपछि प्रचलित कानून बमोजिम हकदाबी गर्न पाउने अवधि नाघेको हुनु पर्नेछ।
- (३) उपदफा (१) बमोजिम धितोमा लिइने सम्पत्तिको सम्बन्धमा कुनै किसिमको विवाद तथा प्रचलित कानून बमोजिम कही कतैबाट रोक्का भएको हुनुहुँदैन ।
- (४) उपदफा (१) को खण्ड (ख) बमोजिम धितो वापत राखिने घर जग्गा सम्बन्धित योगदानकर्ता वा निजको पति वा पत्नी वा दुवै जनाको संयुक्त नाममा कायम रहेको हुनु पर्नेछ ।
- (५) उपदफा (१) को खण्ड (ग) बमोजिम योगदानकर्ताको एकाघरको सदस्यको नाममा रहेको घर जग्गा धितो लिँदा सम्बन्धित धनीको मञ्जुरीनामा संलग्न हुनु पर्नेछ ।
- (६) उपदफा (१) बमोजिम घर समेत धितो दिने भएमा त्यस्तो घर निर्माण इजाजतपत्र, स्वीकृत घरको नक्साको प्रतिलिपि समेत दफा १८ बमोजिम दिइने सापटी माग फारामसाथ पेश गर्नु पर्नेछ ।

२८. धितो अस्वीकार्य हुने अवस्था : (१) देहायका सम्पत्तिलाई धितोको रूपमा स्वीकार गरिने छैन:-

- (क) गुठीमा दर्ता कायम भएको र रैतानी भइनसकेको,
तर त्यस्तो जग्गा रैतानी भइनसकेको भएमा धितोको रूपमा लिन सकिनेछ ।
- (ख) मोही लागेको,
- (ग) कोषको व्यवस्थापनले निर्धारण गरेको भौगोलिक क्षेत्रभन्दा बाहिरको,
- (घ) विद्युतको हार्डटेन्सन लाइन नजिक भएको जग्गाको हकमा स्थानीय तह, नगर विकास समिति तथा नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार नभएको,

- (ड) खोला किनारमा भएको घरजग्गाको हकमा नगर विकास समिति तथा स्थानीय तह वा सरकारी निकायले समय समयमा निर्धारण गरेको मापदण्ड अनुरूप नभएको,
- (च) घरको स्थायी नक्सापास भएको बीस वर्ष भन्दा बढी भएको,
- (छ) घरसापटी माग गर्ने फाराम दर्ता गर्ने समयमा डि.पि.सी. लेभलसम्म निर्माण नभएका र घर खरिदको हकमा कोषमा सापटी फाराम पेश गर्नु अगाडि नै घर खरिद भइसकेको,
- (ज) अदालत वा अन्य कुनै निकायमा मुद्दा मामिला परेको,
- (झ) घरको हकमा सम्बन्धित निकायबाट नक्सा पास नभएको वा शर्त सहित नक्सा पास भएको,
- (ञ) धितोमा लिइने सम्पत्ति सम्बन्धित धनीको नाममा प्राप्त भएपछि प्रचलित कानून बमोजिम हकदाबी गर्न पाउने अवधि ननाघेको ।

(२) महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाक्षेत्रभित्र साढे दुई आना वा पाँच धुर र गाउँपालिकाको हकमा चार आना वा साढे सात धुर भन्दा कम जग्गाधितो लिई सापटी प्रदान गरिने छैन ।

२९. **घर जग्गासम्म पुग्ने बाटोको मापदण्ड** : धितो लिन सकिने घर जग्गासम्म पुग्ने बाटोको मापदण्ड देहाय अनुसार हुनु पर्नेछ:-

- (क) नयाँ निर्माणाधिन घर धितो रहने सम्पत्तिको हकमा मापदण्ड अनुरूप बाटो कायम गरी सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत भएको हुनुपर्ने,
- (ख) संवत् २०७२ साल असोज १ गते भन्दा अगाडि नक्सा पास भएका वा निर्माण सम्पन्न भएका घर धितो रहने सम्पत्तिको हकमा मापदण्ड अनुरूप बाटो कायम गर्दा घरजग्गालाई असर नपर्ने भनी सम्बन्धित निकायबाट सिफारिश भएको हुनुपर्ने,
- (ग) शैक्षिक सापटी प्रदान गर्दा जग्गामात्र धितो रहने सम्पत्तिको हकमा कम्तीमा चार मिटरको बाटो कायम भएको हुनुपर्ने।

३०. **कोषको अधिकार** : योगदानकर्ताले धितोको लागि प्रस्ताव गरेको सम्पत्तिलाई धितोको रूपमा स्वीकार गर्ने वा नगर्ने अधिकार यस निर्देशिकाको अधीनमा रही कोषमा सुरक्षित हुनेछ ।

३१. **धितो मूल्याङ्कन** : (१) दफा २१ को उपदफा (२) बमोजिम धितोको मूल्याङ्कनको लागि प्राप्त विवरण तथा कागजातको आधारमा मूल्याङ्कनकर्ताले धितो मूल्याङ्कन गर्दा देहाय बमोजिम मूल्याङ्कन गरी धितोको मूल्य कायम गर्नु पर्नेछ:-

- (क) घरजग्गाको मूल्याङ्कनको लागि कोषले समय समयमा तोकेको मापदण्डको सीमाभित्र रहेको घरजग्गा हुनुपर्ने,

(ख) धितोमा दिइने जग्गा रहेको क्षेत्रको जिल्ला मालपोत कार्यालयको चालु आर्थिक वर्षमा रजिष्ट्रेशन शुल्कका लागि तोकिएको जग्गाको मूल्यको चालिस प्रतिशत र धितो रहेको क्षेत्रको प्रचलित बजार मूल्यको साठि प्रतिशतलाई कुल योग मानी जग्गाको मूल्य कायम गरिने,

तर सरकारी मूल्यको चार गुणा भन्दा बढी मूल्य कायम गर्नुपर्दा मुल्याङ्कनकर्ताले सोको पुष्ट्याइ पेश गर्नु पर्नेछ ।

(ग) खण्ड (ख) बमोजिम मूल्याङ्कन गरी आएको रकमबाट कम्तीमा दश प्रतिशत मार्जिन कट्टा गरी बाँकी रहन आएको बट्टा मूल्यको रकम अधिकतम कर्जा लगानी सीमा हुने,

(घ) घर धितो राखी कर्जा लिने भएमा त्यस्तो घरको आयुको आधारमा हासकट्टी गरी मूल्याङ्कन गर्नुपर्ने,

(ङ) दफा १९ बमोजिम प्राप्त कागजातहरूमध्ये नापी नक्सा, चार किल्ला प्रमाणित पत्र, जग्गा धनी प्रमाण पूर्जामा उल्लिखित जग्गाको क्षेत्रफल, घरले चर्चने क्षेत्रफल र बाटोको चौडाइ आदि समेत खुलाइ घरजग्गाको मूल्याङ्कन गरिने र धितो मुल्याङ्कन प्रतिवेदन साथ धितोमा राखिने घरजग्गाको फोटो सहित कोषको कार्यालयमा पेश गर्नुपर्ने,

(२) निर्माणाधिन वा निर्माण सम्पन्न घरको मूल्याङ्कन गर्दा भवनको निर्माण सम्पन्न भएको मितिका आधारमा वार्षिक पाँच प्रतिशतका दरले स्थिर किस्ताबन्दी मूल्य हास प्रणाली अनुसार हास कट्टी गरी पछिको मूल्य कायम गर्नु पर्नेछ ।

(३) जग्गामा जाने बाटो, बिजुली, टेलिफोन,ढल तथा विकासका पुर्वाधारहरूलाई आधारमानी देहायअनुसार वट्टा मूल्य (डिस्ट्रेस भ्यालु) कट्टा गरी मुल्याङ्कन गर्नु पर्दछ ।

(क) चार मीटरसम्मको कच्ची बाटोसँग जोडिएको जग्गाको कम्तीमा बीस प्रतिशत,

(ख) चार मीटरसम्मको पक्की बाटोसँग जोडिएको जग्गाको कम्तीमा पन्ध्र प्रतिशत,

(ग) चार मीटर भन्दा बढीको कच्ची बाटोसँग जोडिएको जग्गाको कम्तीमा पन्ध्र प्रतिशत,

(घ) चार मीटर भन्दा बढीको पक्की बाटोसँग जोडिएको जग्गाको कम्तीमा दश प्रतिशत।

(४) उपदफा (१) बमोजिम मूल्याङ्कन गरी आएको मूल्यमा उपदफा (४) मा उल्लेख भए अनुसार वट्टा मूल्य घटाई जग्गाको मूल्य निर्धारण गर्नु पर्नेछ ।

(५) उपदफा (३) अनुसार निर्धारण भएको जग्गाको वट्टा मूल्य र उपदफा (२) बमोजिम निर्धारण भएको घरको मूल्य जोडी कायम हुन आउने मूल्यमा कम्तीमा तीस प्रतिशत मार्जिन राखी घरजग्गाको वास्तविक मूल्याङ्कन कायम गरिनेछ ।

तर, घर खरिद, शैक्षिक सापटी र घर मर्मत सापटी प्रवाह गर्दा चालीस प्रतिशत मार्जिन राखी जग्गा वा घरजग्गाको वास्तविक मूल्याङ्कन गर्न सकिनेछ।

- (६) निर्माणाधीन घरको मूल्याङ्कन गर्दा कोषको व्यवस्थापनबाट निर्धारण गरेको आधारमा गर्नुपर्नेछ।
- (७) मूल्याङ्कनकर्ताबाट भएको मूल्याङ्कनका कारण कोषलाई कुनै हानी नोक्सानी भएमा सम्बन्धित मूल्याङ्कनकर्ता स्वयम् सो नोक्सानीको जवाफदेही हुनेछ।
- (८) कोषले तोकेको सेवा शर्तमा सुचिकृत भई काम गर्ने मूल्याङ्कनकर्तामा धितो मूल्याङ्कनको सम्पूर्ण जवाफदेहिता रहनेछ।
- (९) मूल्याङ्कनकर्ताले गरेको काम कारवाहीको कोषले समय समयमा स्थलगत निरीक्षण गर्न सक्नेछ।

३२. **धितो मूल्याङ्कन प्रतिवेदन दिनुपर्ने :** (१) दफा ३१ बमोजिम स्थलगत रूपमा मूल्याङ्कन गरी प्रस्तावित धितो सुरक्षणको लागि उपयुक्त देखिएमा मूल्याङ्कनकर्ताले सो सम्बन्धी प्रतिवेदन तयार गरी लगानी शाखामा पेश गर्नु पर्नेछ।

तर, निरीक्षण गर्दा धितो सुरक्षण उपयुक्त नदेखिएमा सोही व्यहोराको जानकारी सो शाखालाई दिनु पर्नेछ।

- (२) उपदफा (१) बमोजिम धितो मूल्याङ्कन प्रतिवेदन तयार गर्दा मूल्याङ्कनकर्ताले योगदानकर्ताले पेश गरेका कागजातहरूमध्ये नापी नक्सा र जग्गा धनी प्रमाण पूर्जामा उल्लिखित जग्गाको क्षेत्रफल, घर बनाउन लागेको जग्गाको क्षेत्रफल, निर्माण स्थल र जग्गाको चार किल्ला आदि कुराहरू स्पष्ट खुलाइ उक्त घर जग्गा धितो लिन उपयुक्त भएको व्यहोरा प्रतिवेदनमा उल्लेख गर्नु पर्नेछ।
- (३) उपदफा (१) बमोजिमको प्रतिवेदनमा मूल्याङ्कनकर्ताले जग्गाको मूल्याङ्कन र घरको अनुमानित लागत समेत उल्लेख गरी सम्बन्धित घरजग्गाको फोटो खिची सम्बन्धित घर जग्गा सोही कित्ता मै रहेको यकिन गरी फोटोमा समेत पर्ने गरी दस्तखत र छाप लगाइ पेश गर्नु पर्नेछ।
- (५) उपदफा (१) बमोजिमको प्रतिवेदनमा धितोमा रहने घर जग्गाको सहजै पहिचान हुने गरी त्यसमा पहुँच सडकको नाम मुल सडकबाट पर्ने दुरी समेतको विवरण उल्लेख गर्नु पर्नेछ। साथै सम्भव भएसम्म पहुँच सडक फोटो र स्थलगत नक्सा समेत समावेश गर्नु पर्नेछ।

३३. **मूल्याङ्कनकर्ताले ध्यान दिनुपर्ने कुरा :** दफा ३१ बमोजिम धितो मूल्याङ्कन गर्दा मूल्याङ्कनकर्ताले अन्य कुराको अतिरिक्त देहायका कुराहरूमा समेत ध्यान दिनु पर्नेछ:-

- (क) मूल्याङ्कनको लागि कोषबाट कार्यादेश प्राप्त गर्नुपर्ने र त्यसरी कार्यादेश प्राप्त गरेपछि मात्र धितो मूल्याङ्कनको काम थालनी गर्नुपर्ने,
- (ख) मूल्याङ्कनकर्ताले धितोको लागि तोकिएको सम्पत्तिहरूको मात्र मूल्याङ्कन गर्नुपर्ने,

(ग) धितोको रूपमा रहेको घर, भवन आदिको फोटो समेत मूल्याङ्कन प्रतिवेदन साथ प्रमाणित गरी पेश गर्नु पर्ने,

(घ) धितो लिने घरजग्गाको फोटो लिदा जग्गाधनी वा निवेदकको फोटो स्पष्ट देखिने गरी लिनु पर्ने ।

३४. **कर्मचारीबाट स्थलगत निरीक्षण गराउने** : (१) धितोमा राखिने जग्गाको विवरण यकिन भएपछि वा दफा ३२ बमोजिम धितो मूल्याङ्कन प्रतिवेदन पेश भएपछि कोषले धितो सम्बन्धमा थप यकीन गर्न कोषको कुनै कर्मचारीलाई स्थलगत निरीक्षणमा पठाउनेछ ।

(२) उपदफा (१) बमोजिम निरीक्षणमा जाने कोषको कर्मचारीले धितो रहने घर जग्गा कोषको लागि धितो स्वीकार योग्य भए नभएको व्यहोरा लिखित रूपमा कोषमा पेश गर्नु पर्नेछ ।

३५. **धितो मूल्याङ्कन तथा सापटी शुल्क** : (१) दफा ३१ बमोजिम धितो मूल्याङ्कन गरेवापत लाने देहायबमोजिमको शुल्क योगदानकर्ताले सम्बन्धित मूल्याङ्कनकर्तालाई भुक्तानी गर्नुपर्नेछ :-

(क) पहिलो पटकको मूल्याङ्कनका लागि तीन हजार रुपैयाँ र त्यसपछिको प्रत्येक पटकको मूल्याङ्कनका लागि थप एक हजार रुपैयाँ,

(ख) कोषको कार्यालय रहेको जिल्ला तथा काठमाडौँ उपत्यका बाहेक अन्य जिल्लामा गई मूल्याङ्कन गर्दा थप एक हजार रुपैयाँ ।

स्पष्टीकरण : यस खण्डको प्रयोजनका लागि "काठमाडौँ उपत्यका" भन्नाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लालाई सम्झनु पर्छ ।

(२) यस निर्देशिका बमोजिम विशेष सापटी बाहेक अन्य सापटी प्रदान गर्दा योगदानकर्ताले **एक हजार रुपैयाँ** सापटी व्यवस्थापन सेवा शुल्क लाग्नेछ ।

(३) उपदफा (१) र (२) शुल्क भुक्तानी लिँदा मूल्याङ्कनकर्ता र कोषले मूल्य अभिवृद्धि कर विजक दिनु पर्नेछ। मूल्याङ्कनकर्ताले दिएको विजकको एक प्रति कोषलाई समेत उपलब्ध गराउनु पर्नेछ ।

(४) धितो मूल्याङ्कन गर्ने प्रयोजनका लागि काठमाण्डौँ उपत्यका बाहिर वा शाखा कार्यालय रहेको जिल्लाभन्दा बाहिरको जिल्लामा जानुपर्ने भएमा मूल्याङ्कनकर्ताको यातायात खर्च समेत सम्बन्धित योगदानकर्ताले व्यहोर्नु पर्नेछ।

(५) उपदफा (१) र (२) बमोजिमको शुल्क बाहेक मूल्याङ्कनकर्ताले योगदानकर्ताबाट अन्य कुनै रकम, नगद वा जिन्सी लिनु हुँदैन ।

३६. मूल्याङ्कनकर्ताबाट हटाउने र कारबाहीको लागि लेखी पठाउने : मूल्याङ्कनकर्ताले गरेका मूल्याङ्कनका आधारमा सापटी प्रदान गर्दा कोषलाई कुनै हानी नोक्सानी भएमा वा बदनियत तरिकाले मूल्याङ्कन गरेको पाईएमा निजलाई कोषको मूल्याङ्कनकर्ताको सुचीबाट हटाई कोषलाई भएको हानी नोक्सानी निजको घर घरानाबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ र प्रचलित कानून बमोजिम कुनै कारबाही हुनेमा सोको लागि समेत सम्बन्धित निकायमा लेखी पठाईनेछ ।

परिच्छेद -८

सापटी स्वीकृति तथा सापटी सम्झौता सम्बन्धी व्यवस्था

३७. सापटी सम्बन्धी निर्णय: आवश्यकता अनुसार कोषको कर्मचारीले स्थलगत निरीक्षण र दफा ३२ बमोजिम धितो मूल्याङ्कन प्रतिवेदन प्राप्त भई धितो यकिन गरेपछि सापटी शाखाले सो सम्बन्धमा अनुसूची-२ बमोजिम आवश्यक निर्णय गरी सापटी स्वीकृत गर्ने प्रयोजनको लागि दफा ३८ बमोजिमको सापटी उपसमितिमा पेश गर्नु पर्नेछ ।

३८. सापटी उपसमिति : (१) विशेष सापटी बाहेक अन्य सापटी स्वीकृत गर्ने प्रयोजनको लागि कोषमा देहाय बमोजिमको सापटी उपसमिति रहनेछ:-

(क) कोषको कार्यकारी निर्देशकले तोकेको विभागीय प्रमुख	- संयोजक
(ख) लगानी महाशाखा प्रमुख	- सदस्य
(ग) लगानी व्यवस्थापन तथा संचालन शाखा प्रमुख	- सदस्य
(घ) कार्यकारी निर्देशकले तोकेको प्रशासन महाशाखाको अधिकृत	- सदस्य
(ङ) सम्बन्धित सापटी हेर्ने अधिकृत	-सदस्य-सचिव

(२) सापटी उपसमितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सो उपसमिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिम भएको निर्णय छुट्टै निर्णय पुस्तिकामा अभिलेख गरी राख्नु पर्नेछ ।

३९. सापटी स्वीकृतिको जानकारी दिने: विशेष सापटी बाहेक अन्य सापटीको हकमा दफा ३८ बमोजिम सापटी सम्बन्धी निर्णय हुँदा सापटी स्वीकृत भएमा सापटी सम्झौता गर्न आउन सम्बन्धित योगदानकर्तालाई अनुसूची-४ बमोजिमको ढाँचामा जानकारी दिनु पर्नेछ ।

४०. कबुलियतनामा पेश गर्नु पर्ने: दफा ३९ बमोजिम सापटी स्वीकृतिको जानकारी पाएपछि योगदानकर्ताले अनुसूची -५ बमोजिमको ढाँचामा कोषको कार्यालयमा कबुलियतनामा पेश गर्नु पर्नेछ ।

४१. **घर जग्गा रोक्का राख्ने:** (१) दफा ४० बमोजिम योगदानकर्ताले कबुलियतनामा पेश गरे पछि कोषले धितो वापतको घर जग्गा दृष्टि बन्धक गरी रोक्का गर्नु पर्नेछ र सो प्रयोजनको लागि कोषको सापटी शाखाले त्यस्तो घर जग्गा रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयलाई अनुसूची -६ बमोजिमको ढाँचामा पत्राचार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम धितो वापतको घर जग्गा रोक्का सम्बन्धी कारबाही गर्नु अघि देहायका सक्कल कागजातहरू सम्बन्धित योगदानकर्ताबाट पेश गर्न लगाइ सम्बन्धित कर्मचारीबाट लिखत तयार गर्नु पर्नेछ:-

- (क) योगदानकर्ता र जग्गा धनीको नागरिकता,
- (ख) जग्गा धनी प्रमाण पूर्जा,
- (ग) चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद,
- (घ) कोषले प्रदान गरेको परिचय पत्र,
- (ङ) मालपोत कार्यालयबाट माग भएका अन्य आवश्यक कागजातहरू ।

(४) उपदफा (१) बमोजिम दृष्टिवन्धक रजिष्ट्रेशन पास गर्दा वा रोक्का राख्दा कुनै शुल्क लाग्ने भएमा सम्बन्धित योगदानकर्ताले व्यहोर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम दृष्टिवन्धक रजिष्ट्रेशन पास गरेपश्चात धितो रोक्का रहेको विवरण लिनु पर्ने र सो प्राप्त नभएमा दृष्टिवन्धक तमसुकमा रोक्का जनाउन लगाइ लिखतको पछाडि धितो पास भई रोक्का रहेको व्यहोरा खुलाइ कोषको प्रतिनिधिले प्रमाणित गर्नु पर्नेछ ।

४२. **सापटी सम्झौता गर्ने:** दफा ४१ बमोजिम धितो राखिएको घर जग्गा रोक्का भए पछि कोष र योगदानकर्ताबीच अनुसूची -७ बमोजिमको ढाँचामा सापटी सम्झौता गर्नु पर्नेछ ।

४३. **रकम भुक्तानी गर्ने:** (१) दफा ४२ बमोजिम सम्झौता भए पछि सापटी शाखाले सम्बन्धित योगदानकर्तालाई सापटी रकम उपलब्ध गराउन अनुसूची -८ बमोजिमको ढाँचामा पत्राचार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सापटी शाखाले पत्राचार गरे पछि कोषको लेखा शाखाले सम्बन्धित योगदानकर्ताको बैंक खाता मार्फत सापटी रकम भुक्तानी गर्नु पर्नेछ ।

४४. **किस्ता रकम भुक्तानीको लागि निवेदन दिने:** (१) यस निर्देशिका बमोजिम दुई वा सो भन्दा बढी किस्तामा रकम भुक्तानी पाउने गरी घर सापटी वा शैक्षिक सापटी स्वीकृत भई पहिले लिएको किस्ता बमोजिमको शर्त पूरा गरेको योगदानकर्ताले अर्को किस्ता रकम भुक्तानीको लागि अनुसूची -९ बमोजिमको ढाँचामा कोषमा निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा सापटी शाखाले आवश्यक जाँचबुझ गरी पहिले किस्ता प्रदान गर्दा निर्धारण गरिएको शर्त पूरा गरेको देखिएमा अर्को किस्ता रकम भुक्तानी गर्न अनुसूची-८ बमोजिमको ढाँचामा लेखा शाखामा पत्राचार गर्नु पर्नेछ ।

४५. **धितो फुकुवा गर्ने** (१) यस निर्देशिका बमोजिम योगदानकर्ताले लिएको सम्पूर्ण सापटी चुक्ता गरिसकेपछि सम्बन्धित योगदानकर्ताको अनुरोधमा कोषले तोकेको अधिकारीबाट त्यस्तो धितो फुकुवा हुनेछ ।

(२) उपदफा (१) बमोजिम धितो फुकुवाको निर्णयपश्चात् कोषले सम्बन्धित मालपोत कार्यालयलाई धितो फुकुवा गरिदिने सम्बन्धमा लेखी पठाउनु पर्नेछ र सो सम्बन्धमा सम्बन्धित योगदानकर्तालाई समेत जानकारी दिनु पर्नेछ ।

(३) धितो राखिएको घर जग्गा सार्वजनिक बाटो निर्माण वा अन्य यस्तै सार्वजनिक प्रयोजनमा उपयोग हुने अवस्थामा योगदानकर्ताको कोषमा तिर्नुपर्ने बाँकी सापटी रकमलाई बाँकी धितोले खाम्ने भएमा कोषले आवश्यक निर्णय गरी आशिक धितो फुकुवा गर्न सक्नेछ ।

तर, त्यसरी धितो फुकुवा हुन सम्बन्धित योगदानकर्ताले किस्ता नियमित रूपमा चुक्ता गरेको हुनु पर्नेछ ।

(५) योगदानकर्ताले सम्बन्धित मालपोत कार्यालयमा कोषको नामबाट रोक्का राखेको घरजग्गालाई हालसाविक गर्न परेमा कोषको निर्णयबाट रोक्का कायमै रहने गरी हालसाविक गर्न स्वीकृति दिन सकिनेछ । त्यसरी हालसाविक भएपछि सम्बन्धित योगदानकर्ताले मालपोत कार्यालयबाट प्रमाणित जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि कोषमा पेश गर्नु पर्नेछ ।

तर यस्तो हालसाविक गर्न स्वीकृति दिँदा वा अन्य प्रयोजनका लागि कोषबाट सिफारिस लिनु पूर्व सम्बन्धित योगदानकर्ताले किस्ता नियमित रूपमा चुक्ता गरेको हुनु पर्नेछ ।

४६. **सापटी रद्द हुने:** सापटी स्वीकृत भएको छ महिनाभित्र उपयोग नगरेमा सापटी रद्द हुनेछ ।

तर किस्तामा सापटी लिने व्यवस्था भएकोमा पहिलो किस्ता सापटी भुक्तानी लिएमा यस दफाको प्रयोजनको लागि सापटी उपयोग गरेको मानिनेछ ।

४७. **सापटीको निष्कृत्य कर्जा तथा जोखिम सम्बन्धी व्यवस्था :** यस निर्देशिका अनुरूप योगदानकर्ताहरूलाई प्रदान गरिने सापटीको निष्कृत्य कर्जा तथा जोखिम व्यवस्था कोषको लगानी नीतिमा भएको व्यवस्था अनुरूप हुनेछ ।

४८. **सापटी पुनर्तालिकीकरण गर्ने :** योगदानकर्ताले लिएको सापटीको किस्ताको नियमित नगरेमा कर्जा असुली निर्देशिका अनुरूप सापटी असुली प्रकृया अगाडी बढाउदा सम्बन्धित योगदानकर्ताबाट पुनर्तालिकीकरण गरिदिन अनुरोध भई आएमा कोषलाई बुझाउन बाँकी कुल व्याज असुल गरी बाँकी नोकरी अवधिलाई आधार मानी सापटीको पुनर्तालिकीकरण गर्न सकिनेछ ।

परिच्छेद-९
विविध

४९. अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्था : (१) सापटी व्यवस्थाको प्रभावकारी र सुरक्षित रूपमा कार्यान्वयन भए नभएको सम्बन्धमा कोषको कार्यकारी निर्देशकले नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्नेछ ।
(२) कार्यकारी अधिकृतले सापटी व्यवस्थाको प्रभावकारी र सुरक्षित गर्ने सम्बन्धमा विभागीय प्रमुख र शाखा कार्यालय प्रमुखलाई आवश्यक निर्देशन दिनु पर्नेछ र सो निर्देशनको पालना गर्नु सम्बन्धित विभागीय प्रमुख तथा शाखा कार्यालय प्रमुखको कर्तव्य हुनेछ ।
५०. प्रोडक्ट पेपर तयार गर्न सक्ने: यस निर्देशिका बमोजिम कोषले प्रदान गर्ने सापटी सम्बन्धमा कोषको कार्यकारी निर्देशकले छुट्टाछुट्टै प्रोडक्ट पेपर तयार गरी कोषको सञ्चालक समितिबाट स्वीकृत गराई कार्यान्वयन गर्न सक्नेछ ।
५१. बिमा गर्नु पर्ने: कोषले घर सापटि र शैक्षिक सापटी प्रदान गर्ने प्रयोजनको लागि बीमा वापतको बीमाशुल्क सम्बन्धीत योगदानकर्ताले नै ब्यहोर्ने गरी धितो कायम गरिएको सम्पति बीमा र ऋणीको समेत बीमा गराउन सक्ने छ ।
५२. अनुसूचीमा हेरफेर गर्न सक्ने: कोषको सञ्चालक समितिले यस निर्देशिकाको अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।

अनुसूची-१
(दफा १८ सँग सम्बन्धित)
सामाजिक सुरक्षा कोष
सापटी माग फाराम

श्री सामाजिक सुरक्षा कोष

..... कार्यालय

.....

बिषय: सापटी रकम उपलब्ध गराईदिने बारे ।

म निवेदक सामाजिक सुरक्षा कोषमा मितिदेखि योगदानकर्ता रही आएको छु । मलाई.....कार्यका लागि.....सापटी अन्तर्गत रु..... (अक्षरूपी) आवश्यक भएकाले देहायको विवरण साथ यो सापटी माग फारम पेश गरेको छु । सापटी लगानीका लागि कोषले निर्धारण गरेका शर्त सुविधा मलाई मान्य छ ।

१. निवेदकको व्यक्तिगत विवरण

निवेदकको नाम थर			
जन्म मिति	वि.सं.:	इ.सं.:	उमेर:
वैवाहिक अवस्था	विवाहित / अविवाहित / एकल महिला / एकल पुरुष		
नागरिकता विवरण	जारी भएको जिल्ला:	मिति:	ना.प्र.प.नं.:
लिङ्ग	महिला / पुरुष / अन्य		
बाबुको नाम:	बाजेको नाम:	पति/पत्नीको नाम:	सासु/ससुराको नाम:
सम्पर्क ठेगाना	जिल्ला..... गा.पा./न.पा वडा नं..... घर नं..... फोन नं..... मोबाइल नं..... ईमेल.....		
स्थायी ठेगाना	जिल्ला..... गा.पा./न.पा..... वडा नं..... घर नं. फोन नं.		

२. निवेदकको रोजगारी सम्बन्धी विवरण

कार्यरत कार्यालयको नाम र ठेगाना र ESSID
सम्पर्क नम्बर	फोन नं..... फ्याक्स नं..... इमेल.....
कार्यरत पद तथा पारीश्रमिक	पदनाम र तह मासिक पारिश्रमिक रु अन्य सुविधा रु..... पारिश्रमिक र सुविधा वापतको वार्षिक आम्दानी रु
सेवाबाट अवकास सम्बन्धी विवरण	अवकास हुने मिति बाँकी सेवा अवधि बर्ष महिना
कार्यरत रहेको कार्यालयको सिफारिस	<p>निवेदकको माथि उल्लेख गरिएको रोजगारी सम्बन्धि पारिश्रमिक तथा सुविधा सम्बन्धी विवरण ठिक साँचो हो । निवेदकलाई कोषबाट उपलब्ध हुन सक्ने सापटी सुविधा उपलब्ध गराउन सिफारिस गर्दछु । निवेदकले कोषलाई कुनै रकम बुझाउन बाँकी राखेमा कोषको अनुरोधमा यस कार्यालयबाट निवेदकले पाउने रकमबाट कट्टा गरी सोझै कोषमा दाखिला गर्ने व्यवस्था गरिनेछ ।</p> <p style="text-align: right;">सिफारिस गर्ने कार्यालय प्रमुखको दस्तखत नाम थर पद मिति.....</p>
कार्यालयको छाप	

३. माग गरिएको सापटी विवरण

सापटी माग रकम	अंकमा	रु.
	अक्षरमा	अक्षरेपी
सापटी भुक्तानी अवधि बर्ष..... महिना	
माग गरेको सापटी उपयोग शिर्षक	

४. धितोको विवरण (विशेष सापटी बाहेक अन्य सापटीको हकमा)

जग्गाको विवरण									
जग्गा रहेको स्थान	कि. नं.	क्षेत्रफल	जग्गा धनीको नाम	अनुमानित मूल्य	कैफियत				
प्रदेश									
जिल्ला.....									
गा.पा./न.पा.....									
वडा..... टोल									
जम्मा									
घरको विवरण									
घर रहेको स्थान	कि. नं	क्षेत्रफल	घरको किसिम	लम्बाई	चौडाई	उचाई	तला संख्या	घरधनको नाम	अनुमानित मूल्य
प्रदेश									
जिल्ला.....									
गा.पा./न.पा.....									
वडा.....									
टोल									
व्यक्तिगत जमानत दिनेको विवरण									
नाम	ठेगाना	निवेदकसँगको नाता	पेशा व्यवसाय	उमेर					

५. कोषबाट लिएको अन्य सापटी तथा सापटी विवरण

सापटी / सापटीको बिबरण	लिएको मिति	तिर्न बाँकी		अन्तिम भुक्तानी मिति	
		साँवा रु.	व्याज रु.	साल	महिना

६ नोकरी बाहेकका अन्य आयश्रोतको विवरण (परिवारको सहित) (विशेष सापटी बाहेक अन्य सापटीको हकमा)

कृषि / पशुपालन	
व्यापार	दर्ता नं..... प्यान नं.....
उद्योग	दर्ता नं..... प्यान नं.....
अन्य	

७ निवेदकको पारिवारिक आय व्यय विवरण (विशेष सापटी बाहेक अन्य सापटीको हकमा)

आयको श्रोत	बार्षिक आय रकम	खर्चको विवरण	बार्षिक खर्च रकम
निवेदकको तलब भत्ता		खाना खर्च	
पति/पत्नीको आमदानी		ग्यास, इन्धन, विजुली, पानी खर्च	
बाबु/आमाको आमदानी		घरभाडा / यातायात खर्च	
एकाघर परिवारका अन्य सदस्यको आमदानी		संचार खर्च	
घर भाडा आमदानी		औषधी र बीमा खर्च	
व्यापार व्यवसायको आमदानी		अन्य सापटी भुक्तानी	
अन्य केही भए		मनोरञ्जन खर्च	
कुल आय (क)		कुल व्यय (ख)	

अनुमानित मासिक वचत (क – ख) = रु.

८ धितो दिइने घर जग्गा रहेको स्थानको मोटामोटी नक्सा (विशेष सापटी बाहेक अन्य सापटीको हकमा)

उत्तर

मैले माथि उल्लेख गरेका विवरण तथा यस निवेदनसाथ पेश गरेका विवरण तथा कागजात सत्य ठिक साँचो हुन र जाँचबुझको क्रममा पछि झुटा वा गलत ठहरे कानून बमोजिम हुने सजाय भोग्न मेरो मंजुरी छ ।

रेखात्मक	
दाँया	बाँया

निवेदकको,

दस्तखत:.....

निवेदकको नाम:.....

मिति:.....

रोजगारदाता सूचीकरण नम्बर.....

सामाजिक सुरक्षा नम्बर.....

संलग्न विवरण तथा कागजात

१. निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि,
२. धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने),
३. घर जग्गा प्राप्तिको स्वामित्व सम्बन्धी लिखत (राजीनामा, अंशवण्डा, वकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि तर नामसारीको हकमा जग्गाधनी पूर्वामा नामसारी भएको व्यहोरा जनाइएको हुनु पर्ने ।
४. धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति,
५. धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि,

६. चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि,
७. धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा निजहरु बिचको नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि,
८. घर खरिद गर्दा खरिदकर्ता र बिक्रिकर्ताबीच हुने सम्झौता,
९. सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र,
१०. सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र, र
११. कोषले माग गरेका थप अन्य कागजातहरु ।
१२. शैक्षिक सापटी लिने योगदानकर्ताले माथि उल्लिखित कागजातका अतिरिक्त देहाय बमोजिमका कागजातहरु समेत पेश गर्नु पर्नेछः-

- (क) अध्ययन गर्ने विद्यार्थीको एस.एल.सी., एस.ई.ई. र सो भन्दा माथिको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपि,
- (ख) विद्यार्थीको नागरिकताको प्रतिलिपि,
- (ग) सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको तथा अध्ययन अवधि र खर्चको विवरण खुलेको आधिकारिक पत्र,
- (घ) निवेदक, अध्ययन गर्ने विद्यार्थी र धितो जमानी दिने बीचको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि,
- (ङ) भारत बाहेक अन्य विदेशी मुलुकमा अध्ययन गर्ने भएमा विद्यार्थीको पासपोर्ट र भिसा लागेको कागजातको प्रतिलिपि,
- (च) निवेदकको पति वा पत्नी बाहेक एकाघरको अन्य सदस्यको नामको धितो लिनुपर्दा पारिवारिक मन्जुरीनामा ।

द्रष्टव्यः विशेष सापटी माग गर्ने व्यक्तिले नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि मात्र पेश गरे पुग्नेछ ।

अनुसुची-२

(दफा २१ को उपदफा (१) र दफा ३७ सँग सम्बन्धित)

सामाजिक सुरक्षा कोष

..... कार्यालय

सापटी विश्लेषण तथा स्वीकृति फाराम

सापटी माग फाराम दर्ता नं. र मिति	निवेदकको मिसिल नं.
---	-------------------------

१. निवेदकको नाम :.....
२. स्थायी ठेगाना :.....
३. कार्यरत कार्यालयको नाम ठेगाना:.....
- ४ पद:.....
५. रोजगारदाता सूचीकरण नम्बर :.....
६. सामाजिक सुरक्षा नम्बर :.....
७. नागरिकता प्रमाणपत्र नं.:.....
८. धितो सम्बन्धी विवरण

क्र.सं.	घर /जग्गा धनीको नाम, थर र ठेगाना	धितो रहने जग्गा/घर रहेको स्थान	कि.नं.	क्षेत्रफल	किसिम	कटाई मूल्य रु. मार्जिन	धितो मुल्याङ्कन गर्नेको नाम, पद
१.							
२.							
३.							
४.							
जम्मा							

१. आर्थिक विश्लेषण

(क) सापटी प्रदान गर्नुपर्ने रकम रु.(अक्षरूपी.....मात्र)

(ख) लिएका अन्य सापटीको विवरण..... सापटी रु.....(अक्षरूपी.....मात्र)

(ग) बार्षिक आय व्यय विवरण (माग फाराम अनुसारको) रु..... (अक्षरूपी.....मात्र)

क्र.सं.	(क) खर्च/व्यय	रकम रु.	(ख) आय	रकम रु.	कैफियत
१	सापटीको व्याज		नोकरी		
२	मर्मत		कृषि व्यवसायबाट आम्दानी		
३	बिजुली, पानी, टेलिफोन		गैह कृषिबाट हुने आम्दानी		
४	शुल्कहरु (वीमा, नवीकरण, कर) आदि		व्यापार व्यवसाय हुने आम्दानी		
५	हासकट्टी		पारिवारिक सदस्यको पेन्सन		
६	सहभागिको घरायसी खर्च		घर भाडा अन्य		
जम्मा					

बाँकी मौज्दात (ख) – (क) = रु. (अक्षरूपी.....मात्र)

१०. सापटी प्रयोजनका क्षेत्रहरु

क्र.सं.	सापटी उपयोग गरिने कार्य	अनुमानित खर्च	कैफियत
१.	सामाजिक कार्य (विवाह, ब्रतबन्ध आदि)		
२.	स्वास्थ्य उपचार.....		
३.	शिक्षा.....		
४.	अन्य.....		

११. सापटी सिफारिस रकम

सापटी निवेदकको नाम ठेगाना	सापटी माग रकम	मार्जिन कट्टी पछि लगानी योग्य धितोको मूल्य	वार्षिक साँवा ब्याज तिर्न सक्ने रकम रु.....	स्वीकृतिको लागि सिफारिस रकम रु.

१२. सापटी भुक्तानी तालिका

मिति	रकम रु.	मिति	रकम रु.	मिति	रकम रु.	मिति	रकम रु.
जम्मा							

१३. सापटीका लागि निर्धारित शर्त/सुविधाहरु

(क) ब्याजदर वार्षिक% लाग्ने छ ।

(ख) यो सापटीको अवधि..... वर्ष हुनेछ ।

(ग) स्वीकृत सापटीको एक पटकमा न्यूनतम रु..... (अक्षरूपी.....मात्र) भन्दा कम रकमको किस्ता प्रदान गरिने छैन ।

(घ) यो सापटी बढीमा..... किस्तामा प्रदान गर्न सकिनेछ ।

(ङ) वार्षिक रुपमा प्रत्येक आषाढ मसान्तमा ब्याज चुक्ता भएमा सापटी नविकरण गर्न सकिने छ ।

(च) सापटी भुक्तानी गर्ने अवधि भित्र स्वीकृत सीमासम्मको रकम पटक पटक बुझाउन र उपयोग गर्न सकिनेछ ।

(छ) सापटीको वार्षिक रुपमा पाकेको ब्याज आर्थिक वर्षको अन्त्यसम्ममा पनि नबुझाएमा पुँजिकरण गरिनेछ ।

(ज) स्वीकृत सापटीको सेवा शुल्क वापत.....% वा रु.....

(अक्षरूपी.....मात्र) जुन बढी हुन्छ सोही बराबरको रकम एकमुष्ट बुझाउनु पर्नेछ।

(झ) श्री/श्रीमती..... ले कोषको नाममा धितो दृष्टिबन्धक रजिष्ट्रेशन पास गरी दिनु पर्नेछ।

(ञ) अन्य कुराहरुको हकमा कोषको नियमानुसार हुनेछ ।

१४. सापटी सिफारिश गर्ने

जिल्ला गा.पा./न.पा वडा नं बस्ने

कार्यालय का पदमा कार्यरत सामाजिक सुरक्षा

नम्बर.....का श्री..... लाई माथि उल्लेखित शर्त

सुविधामा..... सापटी रकम रु. (अक्षरेपी मात्र)

निर्णयका लागि सिफारिश गर्दछु/गर्दछौं ।

.....

.....

तयार गर्ने

सिफारिश गर्ने

नाम:

नाम:

पद:

पद:

मिति:

मिति:

१५. सापटी उपसमितिको निर्णयः

जिल्ला गा.पा./न.पा वडा नं बस्ने
कार्यालय..... का पदमा कार्यरत सामाजिक सुरक्षा नम्बरका श्री
..... लाई माथि उल्लेखित शर्त सुविधामा सापटी रकम रु.
..... (अक्षरेपी रु.....मात्र) सापटी उपसमितिको मिति
..... को बैठक नं. बाट स्वीकृत गर्ने निर्णय भयो ।

.....
नामः	नामः	नामः	नामः	नामः
पदः	पदः	पदः	पदः	पदः
मितिः	मितिः	मितिः	मितिः	मितिः

अनुसुची -३
(दफा २२ सँग सम्बन्धित)
कानूनी राय सम्बन्धी आन्तरिक पत्र
सामाजिक सुरक्षा कोष
..... कार्यालय

लाई :- श्री कानून शाखा,

बाट :- श्री सापटी शाखा,

देहायका विवरण भएको निवेदकले सापटी माग गरेकाले निजलाई उक्त सापटी स्वीकृत/प्रदान गर्न कानूनी बाधा अड्चन हुने/नहुने व्यहोराको राय उपलब्ध गराई दिनु हुनका लागि निजको फाईल यसै साथ संलग्न राखि पठाईएको व्यहोरा अनुरोध छ ।

१. निवेदकको विवरण

(क) नाम, थर :

(ख) कार्यरत कार्यालयको नाम :

(ग) हालको पद :

(घ) रोजगारदाता सूचीकरण नम्बर :

(ङ) सामाजिक सुरक्षा नम्बर :

(च) सापटी माग रकम: रु

२ कागजात सम्बन्धी विवरण

क्र.सं.	विवरण	संलग्न भएको	संलग्न नभएको	कैफियत
१.	सापटी माग फाराम र कार्यालयको सिफारिश पत्र			
२.	लालपुर्जाको प्रति			
३.	स्वामित्व सम्बन्धि पत्र			
४.	व्यक्तिगत जमानी			
५.	नापीको ब्लुप्रिन्ट र प्रमाणित ट्रेस नक्सा			

६.	चालु आ.व.को तिरो तिरेको रसिद			
७.	घर निर्माण इजाजत पत्र			
८.	घरको गा.पा./न.पा. बाट स्वीकृत नक्सा			
९.	चार किल्ला प्रमाणित पत्र			
१०.	नाता प्रमाणित पत्र			
११.	निवेदक र धितो दिनेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि			
१२.	हालको तलब भत्ता खुलेको पत्र			
१३.	नियुक्ति मिति र बाँकी नोकरी अबधि खुलेको प्रमाणित पत्र			
१४.	अन्य			

राय माग गर्नेको,

दस्तखत : -

नाम थर:-

पद : -

मिति : -

लाई :- श्री सापटी शाखा

बाट:- श्री कानून शाखा,

.....

.....

.....

.....

.....

.....

राय दिनेको,

दस्तखत :-

नाम थर:-

पद :-

मिति :-

अनुसुची -४
(दफा ३९ सँग सम्बन्धित)
सापटी स्वीकृतिको जानकारी पत्र
सामाजिक सुरक्षा कोष
..... कार्यालय

प.सं:

मिति:

च.नं:

श्री

.....

बिषय: सापटी स्वीकृतिको जानकारी बारे ।

महाशय,

मिति मा तपाईंले सापटी स्वीकृतिका लागि यस कोषको
..... कार्यालयमा पेश गर्नु भएको निवेदन उपर कारवाही हुदां यस कोषको मिति..... को निर्णय
अनुसारसापटी शीर्षक अन्तर्गत रु.....
(अक्षरेपी.....मात्र) स्वीकृत भएको व्यहोरा जानकारी गराउँदछौं । स्वीकृत सापटी
निम्न शर्त सुविधामा उपलब्ध गराइने व्यहोरा अनुरोध छ ।

शर्तहरू

१. व्याजदर बार्षिक% लाग्नेछ र समय समयमा परिवर्तन हुन सक्ने छ ।
२. यो सापटी बर्ष अवधिको हुनेछ र भित्र बुझाउन पर्नेछ ।
३. सापटी किस्ता भुक्तानी कोषले समय समयमा तोके अनुसार हुनेछ ।
४. स्वीकृत सापटी बढीमा किस्तामा प्रदान गरिनेछ ।
५. सापटी प्रशोधन वापत सेवा शुल्क स्वरुप% वा एकमुष्ट रु..... बुझाउनु पर्नेछ।
६. सापटीका लागि दिइने धितो कोषको नाममा दृष्टिबन्धक पास गरी दिनु पर्नेछ र मालपोत कार्यालयबाट रोक्का समेत गरीनेछ ।
७. सापटी लिनपुर्व तपाईंलले कबुलियतनामा गरी कोषलाई दिनु पर्नेछ ।

८. श्री/श्रीमतीले सापटीका लागि दिएको धितोको मञ्जुरीनामाको कागज गरी दिनु पर्नेछ ।

९. निवेदक र कोष बिच सापटी सम्झौता गर्नु पर्नेछ ।

१०. नागरिकता र धितो सम्बन्धी सक्कल कागजात पेश गर्नु पर्नेछ ।

११. सापटी अवधिमा पाकेको सम्पूर्ण व्याज अर्धवार्षिक रुपमा पौष मसान्त र आषाढ मसान्त भित्र भुक्तानी गर्नु पर्नेछ र आर्थिक वर्षको अन्त्यसम्ममा पनि ब्याज चुक्ता नगरेमा सावाँमा पूँजिकृत गरिनेछ ।

१२. स्वीकृत सापटी छ महिना भित्र उपयोग नगरेमा वा पहिलो किस्ता भुक्तानी नलिएमा सापटी रद्द हुनेछ ।

१३. श्री बाट व्यक्तिगत जमानतको कागज गराउनु पर्नेछ ।

१४. अन्य कुराहरुको हकमा कोषको नियमानुसार हुनेछ ।

१५. सापटीको भुक्तानी तालिका निम्न बमोजिम हुनेछ ।

क्र.सं.	मिति	रकम	क्र.सं.	मिति	रकम	क्र.सं.	मिति	रकम

भवदीय,

दस्तखत:.....

नाम थर.....

पद:

अनुसुची -५

(दफा ४० सँग सम्बन्धित)

योगदानकर्ताले सापटी लिँदा गरिदिने कबुलियतनामा

५	लिखितम्..... को नाती..... को छोरा /
	छोरी / बुहारी..... प्रदेश.....
५	जिल्ला..... म.न.पा./गा.पा./न.पा वडा नं..... टोल बस्ने

	कार्यालयमा.....को.....पदमा कार्यरत सामाजिक सुरक्षा कोष
	परिचय पत्र न.बाहक.....वर्षको म श्री..... ले सामाजिक
	सुरक्षा कोषबाट मिति..... मा लिएको सापटी अन्तर्गत सापटी रकम
	रु.....(अक्षरेपी..... मात्र) र सो मा लाग्ने सबै
	प्रकारका ब्याज र जरिवाना कोषले तोकेको समय अनुसार नै बुझाउने छु । यो सापटी रकम तोकिएको
	अवधिभित्र नबुझाएमा कोषले सो सापटी रकम र त्यसमा लाग्ने सम्पूर्ण ब्याज र जरिवाना कोषमा राखेको धितो
	वापतको जायजेथा र सोबाट नपुग भएमा मेरा घरघरानाको अन्य सम्पत्तिबाट असुल उपर गरेमा समेत मेरो
	मञ्जुरी छ भनि मेरो मनोमानी खुशीराजिले सामाजिक सुरक्षा कोष..... कार्यालयमा बसी देहायका
	साक्षीको रोहवरमा यो कबुलियतनामा गरिदिँ ।

इति संवत्..... साल..... महिना..... गते रोज..... शुभम् ।

औँठाको छाप र हस्ताक्षर.....

दाँ.

बाँ.

१. साक्षी जिल्ला म.न.पा./न.पा./गा.पा. वडा नं टोल बस्ने वर्षको श्री

२. साक्षी.....जिल्ला म.न.पा./न.पा./गा.पा..... वडा नं टोल बस्ने वर्षको श्री

अनुसुची -६
(दफा ४१ सँग सम्बन्धित)
घर जग्गा रोक्का राख्ने पत्र

श्री प्रमुख/मालपोत अधिकृतज्यू

मालपोत कार्यालय,

.....

मिति:.....

विषय: घर/जग्गा रोक्का राख्ने बारे ।

..... कार्यालयका वहालवाला कर्मचारी ले
निजको..... नाताका..... नाती/नातीनी..... छोरा /
छोरी / बुहारी / पत्नी जिल्ला..... गा.पा./न.पा..... वडा नं..... (जग्गाधनी प्रमाण
पूर्जा अनुसार जिल्ला गा.पा./न.पा..... वडा नं.....) बस्ने वर्ष..... को
..... नाममा त्यस कार्यालयमा दर्ता भएको तपसिलमा लेखिएको घरर जग्गा यस कोषमा
मिति २०...../...../..... मा जेथा जमानी / धितो बन्धकी समेतको तमसुक गरी कोषका नाममा रजिष्ट्रेशन पास गरी रु.
..... (अक्षरेपी रु.) सापटी सापटी लिनु
भएकोले उल्लेखित घर/ जग्गा/अपार्टमेन्ट कोषको नाममा धितो पास गर्न यस कोषका प्रतिनिधि
श्री..... हस्ते छाप सहित पठाइएको छ । नियम बमोजिम धितो पास गरिदिई सक्कल
तमसुक निजकै हस्ते पठाईदिनु हुन अनुरोध छ । साथै उल्लेखित धितो कोषबाट फुकुवा भै नआएसम्म सो घर/जग्गा,
अपार्टमेन्ट कसैलाई राजिनमा, फाछे, छोडपत्र, धितो बन्धकी, भोगबन्धकी, दाखिल खारिज, नामसारी वा अन्य कुनै
किसिमको हकछाडी दिन समेत केही गर्न नपाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम
रजिष्ट्रेशन पास गर्न रोक्का गर्नु भै रोक्काको जानकारी कोषलाई दिनु हुन अनुरोध छ ।

तपसिल

सि.नं.	गा.पा. / न.पा.	वडा नं.	कि.नं.	क्षेत्रफल	पूर्व	पश्चिम	उत्तर	दक्षिण	कैफियत

.....

निवेदकको दस्तखत

नाम:

.....

कोष प्रतिनिधिको दस्तखत नमुना

नाम:

.....

अधिकृत

नाम:

अनुसुची -७
(दफा ४२ सँग सम्बन्धित)
सामाजिक सुरक्षा कोष
र

योगदानकर्ता श्री बीच भएको
..... सापटी सम्झौता

लिखितम धनीका नाम योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यालय,..... (पछि यस सम्झौतामा कोष भनिएको) र कार्यालयका..... मा सामाजिक सुरक्षा नम्बर..... का श्री..... (यसपछि यस सम्झौता पत्रमा ऋणी भनिएको) बीचमा कोषबाट लगानी गर्न लागेको योगदानकर्ता सापटी निर्देशिका, २०७९को व्यवस्था अनुसार म ऋणीले कोषबाट गर्ने प्रयोजनको लागि कोषसँग माग गरेको प्रति वर्षप्रतिशतका दरले ब्याज बुझाउने गरी कोषबाट म ऋणीलाई पहिलो किस्ता रु..... (अक्षरेपी रु.....) दोस्रो किस्ता रु..... (अक्षरेपी रु.....) जम्मा रु..... (अक्षरेपी रु.....) सापटी कोषबाट दिन र म ऋणीले लिनको लागि निम्न शर्त तथा अवस्थाहरू पुरा गरी लिने सहमति भई कोषको कार्यालय मा बसी तपसिलका साक्षीहरूको रोहवरमा यो सम्झौतामा हस्ताक्षर गरी एक-एक प्रति दोहोरो लिनु/दिनु गरियो ।

शर्त तथा व्यवस्थाहरू

- १) म ऋणीले उल्लेखित सापटी लिनको लागि कोषमा सापटीको सुरक्षण बापत प्रस्तुत गरेको धितो रजिष्ट्रेशन पास गरे पछि मात्र सापटी लिन मञ्जुर गर्दछु ।
- २) म ऋणीले योगदानकर्ता सापटी निर्देशिका, २०७९ को व्यवस्थाहरूको पालना गर्दै कोषले सम्झौता पत्र साथ उपलब्ध गराएको सापटी भुक्तानी तालिका बमोजिम सापटीको साँवा ब्याजको किस्ता चुक्ता गर्न मञ्जुर गर्दछु ।
- ३) म ऋणीले हाल प्रतिशत ब्याजदरमा र पछि कोषबाट परिवर्तन वा थपघट गरेमा समेत तिर्न बुझाउन मञ्जुर गर्दछु ।
- ४) म ऋणीले लिएको सापटी उल्लेखित कार्यको लागि बाहेक अन्य कार्यमा प्रयोग गर्ने छैन ।
- ५) म ऋणीले यस सम्झौता तथा धितो सुरक्षण वापत लेखि दिएको तमसुकमा लेखिएका कुराहरूको उल्लंघन गरेमा कोषबाट मेरो नाममा स्वीकृत सापटी रोक्का गर्नुका अतिरिक्त सुरक्षण वापत दिएको धितो कब्जा गरी लिएमा समेत मञ्जुर गर्दछु ।

- ६) म ऋणीले सापटी सुरक्षण वापत लिने धितोका मुल्याङ्कन लगायत बाहेक अन्य सेवा शुल्क कोषले तोके अनुसार तिर्न बुझाउन मञ्जुर गर्दछ ।
- ७) कोषले ऋणीलाई प्रदान गर्नका लागि स्वीकृत सापटी रकम उल्लेखित शर्त तथा अवस्थाहरु पूरा गरी लिएमा ऋणीलाई सापटी दिन मञ्जुर गर्दछ ।
- ८) सापटी सम्झौताको समयमा ऋणीबाट चुक्ता गर्नुपर्ने सापटीको भुक्तानी तालिकामा मञ्जुरी रहेको छ ।
- ९) कोषले उल्लेखित शर्त अवस्थाका अलावा “योगदानकर्ता सापटी निर्देशिका, २०७९” को ऋणीबाट पूर्ण पालना गरेमा सापटी दिन मञ्जुर गर्दछ ।
- १०) म ऋणीले कोषबाट लिएको किस्ता रकम सापटी लिँदाको प्रयोजनको लागि प्रयोग नगरेमा बाँकी किस्ता रकम कोषले नदिन र पहिलो किस्ता रकम समेत चुक्ता गर्न लगाउन सक्नेछ यसमा ऋणी मञ्जुर गर्दछ ।
- ११) म ऋणीले प्रत्येक वर्ष बीमा पोलिसीको अवधि समाप्त भएको पन्ध्र दिन भित्र कोषले तोकेको बीमा कम्पनीबाट नवीकरण गरी बीमा पोलिसी कोषमा बुझाउनेछ । अन्यथा कोषको नियमानुसार बीमा नवीकरण गरेको शुल्क मेरो खातामा खर्च लेखिदिएमा समेत म मञ्जुर गर्दछु ।
- १२) स्वीकृत सापटी छ महिना भित्र उपयोग नगरेमा वा पहिलो किस्ता भुक्तानी नलिएमा सापटी रद्द हुनेछ ।
- १३) सापटी अवधिमा पाकेको सम्पूर्ण व्याज अर्ध वार्षिक रुपमा पुस मसान्त र असार मसान्त भित्र भुक्तानी गर्नु पर्नेछ । आ.ब. को अन्त्यसम्ममा पनि ब्याज चुक्ता नगरेमा सावाँमा पुँजिकृत गरिनेछ ।
- १४) सापटी प्रशोधन वापत सेवा शुल्क स्वरुप एकमुष्ट रु. बुझाउन ऋणी मञ्जुर छ ।

योगदानकर्ताको तर्फबाट

कोषको तर्फबाट अधिकार प्राप्त

अधिकृत

दस्तखतः—

दस्तखतः—

नामथरः—

नामथरः—

दर्जाः—

दर्जाः—

कार्यालयः—

छापः

सामाजिक सुरक्षा नम्बरः—

साक्षी

साक्षी

दस्तखतः—

दस्तखतः—

नामथरः—

नामथरः—

ठेगानाः—

ठेगानाः—

कार्यालयः—

ईति संवत् २०.....साल.....महिना..... गते रोज शुभम् ।

अनुसुची -८

(दफा ४३ को उपदफा (१) र दफा ४४ को उपदफा (२) सँग सम्बन्धित)

सामाजिक सुरक्षा कोष

..... कार्यालय

सापटी किस्ता उपलब्ध गराई दिने आन्तरिक पत्र

लाई:- श्री लेखा शाखा

बाट:- श्री सापटी शाखा

उपरोक्त सम्बन्धमा निम्न व्यहोराका योगदानकर्ता निवेदकलाई यस कोषको सापटी उपसमितिको मिति २०...../...../..... को निर्णय अनुसार..... सापटीका लागि रकम रु..... (अक्षरुपि.....) स्वीकृत भएको व्यहोरा अनुरोध छ । स्वीकृत सापटी मध्ये हाललाई प्रथम/दोस्रो किस्ता बापत रु..... (अक्षरुपि.....) प्रदान गरी निजको नाममा..... सापटी जनाउनु हुन अनुरोध गरिन्छ ।

क्र.सं.	शिर्षक	विवरण
१.	सापटी निवेदकको नाम, थर	
२.	स्थायी ठेगाना	
३.	कार्यरत कार्यालयको नाम	
४.	हालको पद	
५.	सामाजिक सुरक्षा नम्बर	
६.	स्वीकृत सापटी रकम र सापटी मिसिल नं	
७.	सापटी स्वीकृत मिति	
८.	मालपोत कार्यालयमा धितो पास भएको मिति	
९.	हाल सम्म प्रदान भएको रकम	
१०.	अब प्रदान गर्न बाँकी रकम	
११.	ब्याजदर	
१२.	लिनु पर्ने सेवा शुल्क रकम	

.....

भवदीय

ऋणीको दस्तखत नमुना

.....

नाम:-

पद:-

मिति:-

अनुसुची -९

(दफा ४४ को उपदफा (१) सँग सम्बन्धित)

किस्ता रकम माग गर्ने निवेदन

मिति:—.....

श्री सामाजिक सुरक्षा कोष

..... कार्यालय

.....

बिषय:..... सापटी किस्ता माग गरेको बारे ।

महोदय,

म श्री को नाममा यस कोषबाट..... कार्यका लागि सापटी
वापत सापटी रकम रु..... (अक्षरूपी.....) स्वीकृत भएकोमा मैले हाल सम्म रु.....
(अक्षरूपी.....) उपयोग गरी सकेको छु । हाल मलाई रकमको आवश्यकता परेकाले स्वीकृत
सापटीको किस्ता / बाँकी रकम रु..... (अक्षरूपी.....) उपलब्ध गराई
दिन यो निवेदन पेश गरेको छु । सापटी लगानीका लागि कोषले निर्धारण गरेका शर्त सुविधा मलाई मान्य हुनेछ ।

भवदीय,

दस्तखत:

निवेदकको नाम:

सामाजिक सुरक्षा नं.